

माथागढी गाउँपालिकाको आ.व. २०७५।७६ को सार्वजनिक सेवा प्रवाह र योजना

सञ्चालन सम्बन्धी पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम

मिति: २०७५।११।२८

माथागढी गाउँ कार्यपालिकाको कार्यालयको सङ्क्षिप्त प्रगति विवरण

१. आ.व. २०७५।७६ को हाल सम्मको आम्दानी विवरण

शीर्षक	प्रस्तावित आय	हाल सम्मको वास्तविक आय	मौज्दात (बाँकी)
संघीय सरकार	३१,१२,४५,७७७.००	१९,५८,९३,३७५.६१	११,५३,५२,४०१.००
१३३११ समानिकरण अनुदान	१०,६८,७६,८९५.००	८,४९,७७,६९३.६१	२,१९,९९,२०१.००
१३३१२ शसर्त अनुदान	२०,३२,२१,४०८.००	१०,१८,७६,२०८.००	१०,१३,४५,२००.००
१३३१५ अन्य अनुदान	११,४७,४७४.००	९०,३९,४७४.००	(७८,९२,०००.००)
प्रदेश सरकार	१,३८,७९,०००.००	६९,३९,५००.००	६९,३९,५००.००
१३३११ समानिकरण अनुदान	४२,७९,०००.००	२१,३९,५००.००	२१,३९,५००.००
१३३१२ शसर्त अनुदान	९६,००,०००.००	४८,००,०००.००	४८,००,०००.००
राजस्व बाडफाड	७,५४,०८,०००.००	३,३५,९७,०२१.८६	४,१८,१०,९७८.००
१४१७८ सवारी साधन कर प्रदेश-५	५७,५७,०००.००		५७,५७,०००.००
१४१७९ अन्य बाँडफाँड हुने राजस्व (नेपाल सरकार)	६,९६,५१,०००.००	३,३५,९७,०२१.८६	३,६०,५३,९७८.००
अन्तरिक श्रोत	६५,२०,०००.००	४५,९६,५१०.१० (७०.१०)	१९,२३,४९०.००
११३१३ एकीकृत सम्पत्ति कर	९,५०,०००.००	५०,०८८.००	८,९९,९१२.००
११३१४ भुमिकर/मालपोत	५,००,०००.००	१२,१७,४६०.००	(७,१७,४६०.००)
११३२१ घरवहाल कर	३,००,०००.००	३३,२०४.००	२,६६,७९६.००
११६१३ व्यावसाय रजिष्ट्रेशन दस्तुर	१,५०,०००.००	१४,९९०.००	१,३५,०१०.००
१४२१३ अन्य विक्रीबाट प्राप्त रकम	९,००,०००.००	८,३५०.००	८,९१,६५०.००
१४२२४ परीक्षा शुल्क		२३,९००.००	-२३,९००.००
१४२२९ अन्य प्रशासनिक सेवा शुल्क		२६,१९०.००	-२६,१९०.००
१४२४३ सिफारिश दस्तुर	६,००,०००.००	३,८८,८४५.००	२,११,१५५.००
१४२४४ व्यक्तिगत घटना दर्ता दस्तुर	१,७०,०००.००	१,४१,६२०.००	२८,३८०.००
१४२४५ नाता प्रमाणित दस्तुर		२५,०००.००	-२५,०००.००
१४२४९ अन्य दस्तुर	१७,५०,०००.००	१०,९०,६५२.००	६,५९,३४८.००
१५१११ बेरूजू		६,४२,६१०.००	(६,४२,६१०.००)
३२१२१ गत वर्षको नगद मौज्दात	१२,००,०००.००	९,३३,६०१.१०	२,६६,३९९.००
जनसहभागिता (नगद)		३,००,०००.००	(३,००,०००.००)

१४५२९ अन्य राजस्व		३,००,०००.००	(३,००,०००.००)
जम्मा	४०,७०,५२,७७७.००	२४,९३,२६,४०७.५७	१६,५७,२६,३६९.००

२.

आ.व.२०७५।७६ को हाल सम्मको व्यय सम्बन्धी विवरण

शीर्षक	वार्षिक बजेट	खर्च	खर्च(%)	मौज्दात
चालु	२६,८०,९४,७६३.००	१२,४६,९५,५९२.४८	४६.५३	१४,३३,९९,९७०.५२
२११११ पारिश्रमिक कर्मचारी	१३,१०,७०,०००.००	८,०४,९३,३०७.०६	६१.३५	५,०६,५६,६९२.९४
२१११२ पारिश्रमिक पदाधिकारी	६७,२०,०००.००	२९,०६,०००.००	४३.२४	३८,९४,०००.००
२११२१ पोशाक	८,३५,०००.००			८,३५,०००.००
२११३१ स्थानीय भत्ता	४,००,०००.००			४,००,०००.००
२११३२ महंगी भत्ता	१२,२२,०००.००	८,३५,९४४.९३	६८.३४	३,८६,८५५.८७
२११३३ फिल्ड भत्ता	१,६२,०००.००	५४,०००.००	३३.३३	१,०८,०००.००
२११३५ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	१,००,०००.००			१,००,०००.००
२११३९ अन्य भत्ता	७,०९,०००.००	२७,७००.००	३.९५	६,७३,३००.००
२११४१ पदाधिकारी बैठक भत्ता	२२,००,०००.००			२२,००,०००.००
२११४२ पदाधिकारी अन्य सुविधा	८,००,०००.००			८,००,०००.००
२११४९ पदाधिकारी अन्य भत्ता	४,००,०००.००			४,००,०००.००
२१२१४ कर्मचारी कल्याण कोष	१,००,०००.००			१,००,०००.००
२२१११ पानी तथा विजुली	५,००,०००.००	६९,३६२.००	१३.८७	४,३०,६३८.००
२२११२ संचार महसुल	१०,००,०००.००	१,४३,९५८.४९	१४.४	८,५६,०४१.५१
२२२११ इन्धन (पदाधिकारी)	४,००,०००.००	२,००,४५६.००	५०.११	१,९९,५४४.००
२२२१२ इन्धन (कार्यालय प्रयोजन)	१०,००,०००.००	१,११,७२२.००	११.१७	८,८८,२७८.००
२२२१३ सवारी साधन मर्मत खर्च	५,००,०००.००	१,५८,९४५.००	३१.६३	३,४१,०५५.००
२२२१४ विमा तथा नवीकरण खर्च	२,५०,०००.००			२,५०,०००.००
२२३११ मसलन्द तथा कार्यालय सामग्री	२०,८६,०००.००	५,९८,२४९.००	२८.८४	१५,८७,७५१.००
२२३१३ पुस्तक तथा सामग्री खर्च	५,५०,०००.००			५,५०,०००.००
२२३१४ इन्धन - अन्य प्रयोजन	२,००,०००.००	४,५२५.००	२.२६	१,९५,४७५.००
२२३१५ पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	६,००,०००.००	२,५५,८२०.००	४२.६४	३,४४,१८०.००
२२३१९ अन्य कार्यालय संचालन खर्च		५५,३८५.००		-५५,३८५.००
२२४११ सेवा र परामर्श खर्च	९,९०,८५०.००	९०,०००.००	९.८८	८,२०,८५०.००
२२४१२ सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	२,००,०००.००			२,००,०००.००
२२४१३ करार सेवा शुल्क	१०,००,०००.००	६,९६,३५०.००	६९.६४	३,८३,६५०.००
२२४१९ अन्य सेवा शुल्क	१२,७६,०००.००		६२.०७	४,८४,०००.००
२२५११ कर्मचारी तालिम खर्च	३,००,०००.००			३,००,०००.००
२२५१२ सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	१२,९९,०००.००			१२,९९,०००.००
२२५२२ कार्यक्रम खर्च	४,६९,८९,५९३.००	१,०८,४८,६७९.८०	२३.४९	३,५३,४०,८४९.२०
२२५२९ विविध कार्यक्रम खर्च	६,०२,०००.००	१,२९,९८५.००	२०.२६	४,८०,०१५.००
२२६११ अनुगमन, मूल्यांकन खर्च	२९,८०,०००.००	७,५०,५३५.००	३४.४३	१४,२९,४६५.००
२२६१२ भ्रमण खर्च	१०,००,०००.००			१०,००,०००.००

२२६१९ अन्य भ्रमण खर्च	१,००,०००.००	४२,०००.००	४२.	५८,०००.००
२२७११ विविध खर्च	१५,००,०००.००	३,०४,६३०.००	२०.३१	११,९५,३७०.००
२२७२१ सभा सञ्चालन खर्च	४,००,०००.००			४,००,०००.००
२५३१५ अन्य सहायता	५,००,०००.००	३५,४०५.००	७.०८	४,६४,५९५.००
२७१११ सामाजिक सुरक्षा	५,५०,००,०००.००	२,५१,५१,४००.००	४५.७३	२,९८,४८,६००.००
२७२१२ उद्धार, राहत तथा पुनर्स्थापना खर्च	१०,००,०००.००	८०,०००.००	८.	९,२०,०००.००
२७२१९ अन्य सामाजिक सहायता	४,००,०००.००			४,००,०००.००
२८१४२ घर भाडा	४,६०,०००.००	७२,०००.००	१५.६५	३,८८,०००.००
२८१४३ सवारी साधन तथा मेशिनर औजार भाडा	३,००,०००.००	३६,८५०.००	१२.२८	२,६३,१५०.००
२८१४९ अन्य भाडा	२,००,०००.००			२,००,०००.००
२८२१२ न्यायिक फिर्ता	१,००,०००.००			१,००,०००.००
२८२१९ अन्य फिर्ता	४,०९,४००.००			४,०९,४००.००
२८९११ भैपरी आउने चालु खर्च	९,००,०००.००			९,००,०००.००
पूँजीगत	१३,९०,३८,०१४.००	२,६५,५६,१८८.००	१९.१	११,२४,८१,८२६.००
३१११२ भवन निर्माण	२,७४,००,०००.००	५९,०६,६३५.००	२१.५६	२,१४,९३,३६५.००
३१११३ निर्मित भवनको संरचनात्मक सुधार खर्च	१,५०,०००.००			१,५०,०००.००
३१११५ फर्निचर तथा फिक्चर्स	१५,८५,०००.००	६४,३५०.००	४.०६	१५,२०,६५०.००
३११२२ मेशिनरी तथा औजार	४१,४५,०००.००	१,१०,०००.००	२.६५	४०,३५,०००.००
३११३१ पशुधन तथा बागवानी विकास खर्च	८७,७५,०००.००	८,९६,९६१.००	१०.२२	७८,७८,०३९.००
३११३२ कम्प्युटर सफ्टवेयर निर्माण तथा खरीद खर्च एवं अन्य बौद्धिक सम्पत्ती प्राप्ति खर्च	४६,८३,५४०.००	८,१५,७१६.००	१७.४२	३८,६७,८२४.००
३११५१ सडक तथा पूल निर्माण	५,५०,२७,०००.००	१,०५,०८,४३२.००	१९.१	४,४५,१८,५६८.००
३११५३ विद्युत संरचना निर्माण	६०,१७,४७४.००	७,४७,४७४.००	१२.४२	५२,७०,०००.००
३११५४ तटबन्ध तथा बाँध निर्माण	१७,२५,०००.००	१०,६०,२०६.००	६१.४६	६,६४,७९४.००
३११५५ सिंचाई संरचना निर्माण	५१,०५,०००.००	८,१४,०००.००	१५.९५	४२,९१,०००.००
३११५७ वन तथा वातावरण संरक्षण	१९,५०,०००.००			१९,५०,०००.००
३११५८ सरसफाई संरचना निर्माण	५,५०,०००.००	२,५०,०००.००	४५.४५	३,००,०००.००
३११५९ अन्य सार्वजनिक निर्माण	१,१७,२५,०००.००	१९,५४,०००.००	१६.६७	९७,७१,०००.००
३११७१ पूँजीगत सुधार खर्च सार्वजनिक निर्माण	६७,००,०००.००	३४,२८,४१४.००	५१.१७	३२,७१,५८६.००
३११७२ पूँजीगत अनुसन्धान तथा परामर्श	३५,००,०००.००			३५,००,०००.००

विषयगतशाखा क्षेत्रमा सम्पन्न भएका कार्य /कार्यक्रमको विवरणहरू

आर्थिका विकास

क. कृषि समन्वय इकाई

- ❖ ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकरणको (मिनि ट्रिलर, थ्रेसर, ह्याचिड मेशिन, मिल्क एनालाइजर र चापकटर) खरिदका लागि प्रकृया अगाडि बढाइएको
- ❖ ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल (५० ओटा), प्लाष्टिक पोखरी (१६), मौरी घर (५०) मेटल बिन र स्प्रेयर वितरणको लागि लाभग्राहि छनोट गरी वितरण कार्य सुरु भएको छ ।
- ❖ कृषक समूहको लागि १००० थान मिनि किट र प्रदर्शनी काउली साग १६ थान मिनी किट वितरण गरिएको ।
- ❖ ५० प्रतिशत अनुदानमा गहुँको विऊ ६०० के.जी. वितरण गरिएको छ ।
- ❖ १६ ओटा कृषक समूह गठन भएका छन् ।

वडा गत रूपमा

- ❖ वडा नं ७ रहवासमा २५ जनालाई नरसरी व्यवस्थापन तालिम, १६ वटा प्लाष्टिक टनेल, २५ जनालाई उन्नत किसिमको विउविजन मिनी किट वितरण गरिएको छ ।
- ❖ वडा नं. ८ बहादुरपुरमा ३० जनालाई तरकारी खेति तालिम दिइएको, प्लाष्टिक टनेल ७२ वटा, ६५ ओटा माउरी घर वितरण गरिएको छ, स्प्रेयर १८ थान, ४ वटा थापा सिचाई र ३० वटा भिटाभिन सेट वितरण गरिएको छ ।
- ❖ वडा न. १ चिदीपानीमा ५० प्रतिशत अनुदानमा २५ वटा प्लाष्टिक टनेल, ७० प्रतिशत अनुदानमा ७ वटा प्लाष्टिक टनेल, थोपका सिचाई ७ वटा, सत प्रतिशत अनुदानमा प्लाष्टिक टनेल ५ वटा, दुई वटा समूहलाई मल्चिड प्लाष्टिक ३ रोल वितरण गरिएको छ । आलुको लागि पकेट कार्यक्रमको लागि २७५० के.जी आलुको विउ वितरण गरिएको छ
- ❖ वडा न २ रूपसेमा १ दिने खाद्य व्यवस्थापन तालिम ५० जनालाई, मल्चिड प्लाष्टिक सेट र थोपा सिचाई सेट -११ वटा, विउविजन, ३०० किट ३००, प्लाष्टिक टनेल ३ थान र नरसरी प्लाष्टिक १९ जनालाई वितरण गरिएको छ ।

ख. पशु समन्वय इकाई

- ❖ हिउँदे घास वितरण गरिएको (लाभग्राही ९५ जना - ३१९ के.जी)
- ❖ झडेवाको अर्खलामा बाखा पकेट कार्यक्रम सञ्चालन गरिएको जम्मा २० घरलाई खोर गोठ सधार अनुदान र ३ ओटा बोका वितरण, बाखापालन तालिम २ पटक प्रदान गरिएको ।
- ❖ एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत ओलेसमा बाखापालन कार्यक्रम सञ्चालन गरिएको २० घरलाई खोरगोठ सुधार अनुदान वितरण, ३ वटा बोका वितरण स्थलगत तालिम १ पटक सञ्चालन गरिएको ।
- ❖ नश्व सुधारका लागि प्राकृतिक गर्वधान कार्यक्रमका लागि लाभ ग्राही छनोट गरी वितरणको तयारीमा रहेको

क्र.सं.	५० प्रतिशत अनुदान वितरण हुने पशु	सङ्ख्या
१	बोका	६
२	बोयर बोका	३
३	रागा	२
४	बंगुरको बोका	५ ओटा मध्ये २ ओटा प्रदान गरिसकिको

- ❖ ४० गाई भैसीमा कृत्रिम गर्वधान गरिएको, दुग्ध पकेट कार्यक्रम अन्तर्गत व्यावसायिक गाई भैसी फर्मलाई अनुदान वितरणका लागि अनुगमन सम्पन्न गरिएको छ ।
- ❖ २००० पशुमा एफ.एम. डि. भ्याक्सिनेशन गरिएको ।
- ❖ माघ महिना सम्मको सर्भिलेन्स रिपोर्ट तयार गरिएको ।
- ❖ यस आ.व. १५ वटा पशुपालन समूह गठन गरिएको ।
- ❖ पशु स्वास्थ्यको लागि आवश्यक औषधि खरिद गरि विभिन्न वडाका प्राविधिक मार्फत वितरण गर्ने कार्य भइहेको छ

सामाजिका विकास

क. स्वास्थ्य

- ❖ वडा न. २ रूपसेमा बर्थिड सेन्टरको स्थापना भई सञ्चालन गरिएको छ ।
- ❖ गाउँपालिका भरिका १८१ जना संस्थागत सुत्केरी हुने महिलालाई प्रोत्साहन रकम उपलब्ध गराइएको छ ।
- ❖ चिदीपानीमा भी आ. इ. ए. सम्बन्धी शिविर सञ्चालन गरिएको छ
- ❖ १२ प्रकारका सर्जिकल र ३३ प्रकारका औषधि खरिद गरी स्वास्थ्य चौकीमा हस्तान्तरण गरिएको छ ।
- ❖ अशक्त तथा ६० वर्ष माथिका ज्येष्ठ नागरिकको उपचारको लागि घर घरमा स्वास्थ्य कर्मी परिचालन गरी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
- ❖ खानेपानीको स्वच्छता परीक्षणको लागि खानेपानीको मुहानबाट पानी नमुना संकलन गरी परीक्षण गरिएको छ ।
- ❖ माथागढी ५ हात्तिलुडमा १ जना कर्मचारी भर्ना गरी स्वास्थ्य इकाई सञ्चालनमा गरी स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण तयार गरिएको छ ।
- ❖ स्वास्थ्य चौकीमा कार्यरत ५ जना कर्मचारीलाई HMIS तालिम प्रदान गरिएको छ ।
- ❖ विभिन्न खोप सञ्चालन, मासिक रिपोर्टिङ र समिक्षा कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिएको छ ।
- ❖ सम्भाव्य स्वास्थ्य चौकी ल्याव सञ्चालनको लागि आवश्यक प्रकृया अगाडि बढाइएको छ
- ❖ अति विपन्न परिवारको लागि स्वास्थ्य उपचारमा सौहलियतका लागि गाउँपालिका स्तरीय सिफारिस समिति गठन भै सिफारिस कार्य प्रारम्भ गरिएको छ ।
- ❖ स्वास्थ्य विमा कार्यक्रमको लागि वडागत रूपमा लाभग्राही सङ्ख्या तोकिएको र रहबासमा ९५ जना घर परिवारको विमा गरिसकिएको छ ।

ख. शिक्षा

- ❖ विभिन्न विद्यालयमा अभिवाक शिक्षा कार्यक्रम सञ्चालन गरी सम्पन्न गरिएको छ ।
- ❖ कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षा सञ्चालनको सम्पूर्ण तयारी गरिएको छ ।
- ❖ विभिन्न विद्यालयहरूको वासिड मेशिन सहितको शौचलालय निर्माण सम्पन्न गरिएका छन् ।
- ❖ घेरबार र भवन मर्मत कार्यहरू सम्पन्न गरिएको छ ।
- ❖ स्थानीय पाठ्यक्रम निर्माण कार्य प्रारम्भ गरिएको
- ❖ बालकक्षा शिक्षकलाई मन्टेश्वरी तालिम सञ्चालनको लागि पूर्व तयारी पूरा भएको छ ।
- ❖ शौभाग्य माध्यमिक विद्यालयलाई प्राविधिक धारके कक्षा -९ सञ्चालनको लागि अनुमति प्रदान गरिएको छ ।
- ❖ विभिन्न सर्शतका कार्यक्रम अन्तर्गत आ.इ.सीटी र विज्ञान प्रयोगशाला प्रदान गर्नको लागि विद्यालयहरूबाट प्रस्ताव संकल गरी विद्यालय छनोट गरी कार्यक्रम अगाडि बढाउने तयारी गरिएको छ ।

ग. आयुर्वेद

- ❖ वाथ, प्यारालासिस र साइटिका रोगका विरामीको उपचारको लागि वाष्प स्वेदन यन्त्र सामग्रीको व्यवस्था गरिएको छ ।
- ❖ आयुर्वेदिक औषधिको खरिद गरि औषधालयबाट निशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
- ❖ निन्द्रा नललाग्ने, माइग्रेसन हुने मानसिक समस्या भएका विरामलाई उपचारको लागि सिरोधारा टेबलको व्यवस्था गरी उपचार सुरु गरिएको छ ।
- ❖ विभिन्न विद्यालयहरूमा योग शिक्षा कार्यक्रम सञ्चालन गरी सम्पन्न गरिएको छ ।
- ❖ स्तनपायी आमाहरूको लागि मातृशिशु सुरक्षा दुग्धवर्धक जडीबुटी जन्य औषधि वितरण गरिएको छ
- ❖ नसर्ने रोग सम्बन्धी शिविरहरू सञ्चालन गरिएका छन् ।
- ❖ ज्येष्ठ नागरिकलाई स्वास्थ्य प्रवर्द्धन कार्यक्रम अन्तर्गत औषधि खरिद गरी वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
- ❖ पञ्च कर्म पूर्व कर्म कार्यक्रम अन्तर्गत औषधि खरिद गरी वितरण कार्य सञ्चालन गरिएको छ ।

घ. खानेपानी तथा सरसफाई

- ❖ पाइप खरिद गरी वितरणको तयारी भइ रहेको छ ।
- ❖ साना टंकी निर्माण र मुहान संरक्षण कार्य सम्पन्न भएका छन् ।

ड सामाजिक समावेशीता

- ❖ माथागढी ७ रहवासमा विपन्न १३ दलित घर परिवारलाई प्रति घर १/१ वटा बंगुरको पाठापाठी वितरण गरिएको छ ।
- ❖ माथागढी ३ कसेनी, माथागढी -४ झडेवा र माथागढी -७ रहवासमा महिलाका लागि सिलाइ कटाइ सम्बन्धी तिन महिने तालिम सञ्चालन भईरहेका छन्, महिलाका लागि लोकसेवा परीक्षा सम्बन्धी तालिम सुरु गरिएको छ ।
- ❖ माथागढी -७ रहवासमा ३५ जना जनजाति युवालाई भूकम्प प्रतिरोधि संरचना निर्माणको लागि तालिम प्रदान गरिएको छ ।
- ❖ लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सञ्चालन गरिएको छ, महिलाको आय आर्जन बढाउनका लागि विभिन्न सिपमूलक तालिम सञ्चालन गरिएको छ ।
- ❖ अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि, २०७५ जारी गरी परिचय पत्र वितरणको लागि आवश्यक प्रबन्ध मिलाइएको छ ।

पूर्वाधार विकास

- ❖ झडेवा केरौली लाइखोला आर्गिडाँडा बादुरपुर मो.वा. रू ४५ लाख ट्रयाक खन्ने काम सम्पन्न भएको छ ।
- ❖ जगात भुट्टेके महल पोखरी सुनवल मो.वा. समपुरक कोष अन्तर्गत ३० प्रतिश नगद सहभागिता जुटाई योजना सञ्चालन भएको छ ।
- ❖ खहरे एकले बरको यस आ.व.मा करिब २०० मि. मो.वा. ढलान कार्य सम्पन्न भएको
- ❖ विभिन्न मो.वा. स्तर उन्नति र नयाँ ट्रयाक खन्ने काम सम्पन्न भएका छन् ।
- ❖ विभिन्न योजनाहरू सम्झौता भई कार्यान्वयनको चरणमा रहेका र केही योजना अझै लागत अनुमान तयारीको चरणमा रहेका छन् ।

सिचाई भवन उर्जा र विद्युत

- ❖ विद्युत पोल खरिदको लागि टेन्डर आह्वान गरिएको छ ।
- ❖ भैसा कट्टा युवा क्लब, अघनि महिला भवन निर्माण कार्य सम्पन्न भएका छन् ।
- ❖ भाङ्टार राक्से कुलो निर्माण सम्पन्नको उतरार्धमा रहेको छ ।
- ❖ लखन थापा पार्क निर्माणको अन्तिम चरणमा रहेको र त्यसको थप व्यवस्थापनको लागि डिपि आर को कार्यका लागि तयारी भइरहेको छ ।

वन वातावरण र विपद व्यवस्थापन

- ❖ भूक्षय- एवम पहिरो नियन्त्रणका लागि ग्याविन जालि खरिद गरिएको छ ।
- ❖ राष्ट्रपति चुरे तराई संरक्षण कार्यक्रम सञ्चालनको लागि भुलही नदि प्रणाली अन्तर्गत स्थान पहिचान भएको छ ।
- ❖ यस आ.व. मा रू ७००० देखी २५००० गरी जम्मा ७ जनालाई रू ८०००० विपद् पीडितलाई राहत रकम उपलब्ध गराइएको छ ।

संस्थागत विकास, सेवा प्रवाह र सुशासन

- ❖ आर्थिक कारोबारको सफ्टवेयर मार्फत लेखा राख्ने व्यवस्था मिलाइएको छ ।
- ❖ घ वर्गको निर्माण व्यावसायी इजाजत पत्र सम्बन्धी कार्यविधि, २०७५ जारी गरी सो अन्तर्गत १ वटा निर्माण व्यावसायीको नविकरण गरिएको छ ।
- ❖ आठ वटा वडा मध्ये सम्भाव्यता भएको ६ वटावडामा इन्टरनेटको व्यवस्था गरिएको छ ।
- ❖ वडा सचिवका लागि अनलाइन घटना दर्ता सम्बन्धी -१ दिने तालिम सञ्चालन गरिएको छ ।
- ❖ गाउँपालिकाका काम कारवाही लाई पारदर्शी मितव्ययी र सुशासनयुक्त बनाउनका लागि गाउँपालिकाका सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ ।
- ❖ प्रत्येक वडाको मासिक आम्दानी लाई प्रत्येक महिना सूचना पाटीमा टाँस गरी सर्वसाधारणलाई जानकारी दिने गरिएको छ ।
- ❖ गाउँपालिकाको मासिक आय /व्यय विवरण सूचना पाटी/ वेबसाइटमा प्रकाशन गर्ने व्यवस्था मिलाइएको छ ।
- ❖ गाउँपालिकाको मोबाइल एप्लिकेशन र अडियो नोटीस सञ्चालनमा आएको छ ।
- ❖ तथ्याङ्कमा गाउँपालिकालाई अक्वल बनाउनको लागि गाउँपालिकाको डीजिटल प्रोफाइल निर्माणको चरण अगाडि बढाइएको छ ।
- ❖ रहवास वडा कार्यालय भवनको तला थप अन्तिम चरणमा पुगेको छ भने वडा ६ को वडा कार्यालय भवन निर्माण प्रारम्भ भएको
- ❖ गाउँ कार्यपालिको कार्यालय व्यवस्थापनको लागि पोर्टेशन गरी क्याबिनहरू तयार गर्ने कार्य अन्तिम चरणमा आएको छ ।
- ❖ अधिकांश योजना सम्झौता भई सम्पन्न अवस्थामा रहेका छन् ।

- ❖ ८ वटा वडामा उपभोक्ता समितिका पदाधिकारीलाई योजना सञ्चालन सम्बन्धी १ दिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको र उपभोक्ता समिति तथा लाभग्राही समुदायबाट योजना सञ्चालन/ कार्यान्वय गर्ने सम्बन्धी जानकारीपुस्तिका छपाइ गरी उपभोक्ता समितिका पदाधिकारीहरूलाई वितरण गरिएको छ ।
- ❖ स्थानीय राजपत्रका विभिन्न खण्ड छपाइ गरी प्रकाशन गरिएको छ ।

योजना सम्बन्धी जाकारी

कुल योजना: ४४६

कार्यक्रम: १५८

भौतिक निर्माण सम्बन्धी: २८८

योजना सम्झौता विवरण: ३००

सम्पन्न भएका कार्यक्रम ८०

निर्माण योजना तर्फ: ११५

फरफराक भएका योजना: ४५

पुन निर्माण सम्बन्धि प्रगति विवरण

- ❖ लाभग्राही सख्या जम्मा: ६०३
- ❖ पहिलो किस्ता प्राप्त गरेका: ५४६
- ❖ घर निर्माण सुरु गरेका लाभग्राही: २७८
- ❖ पहिलो किस्ता प्राप्त गरेका: ५४६
- ❖ दोस्रो किस्ताका लागि प्रमाणिकरण भएका: २६०
- ❖ दोस्रो किस्ता प्राप्त गरेका: २५६
- ❖ तेस्रो किस्ताका लागि प्रमाणिकरण भएका: १०२
- ❖ तेस्रो किस्ता प्राप्त गरेका: ९८
- ❖ गुनासो दर्ता भएका: ३५२

हाल सम्म भएको भौतिक प्रगति विवरण

भौतिक पुर्वाधारतर्फ

क्र.सं	कामको विवरण	उपलब्धी		कैफियत
		मि./कि.मि	बास्तविक खर्च	
मोटर बाटो				
१	नयाँ ट्याक	८.९३	रु७१५१९४३.२३	कि.मि.
२	स्तरोन्नती	१२.७५	रु२२८९१५८	कि.मि.
३	मर्मत	५२.१	रु२८३४२६६	कि.मि.
टेवा पर्खाल				
१	सुख्खा गारो	१२२.६८	रु५५११९६.२८	मि.
२	ग्याविन	१२१	रु६५९०८४.७२	संख्या
३	हयुम पाइप	१७.५	रु१३४११९.७	मि.

सामाजिक विकास तर्फ

क्र सं	कामको विवरण	उपलब्धी		कैफियत
		मि./वटा	बास्तविक खर्च	
खानेपानी				
१	पाइप खरीद	२५६७०	२३२०९६९।५	मि.
२	टंकी निर्माण	४	७४६५५८	संख्या
विद्यालय				

१	मर्मत भवन	७	रु१५२५४२६.९९	संख्या
२	भुइ ढलान	१	रु१५००००	संख्या
३	घेराबार	२४५	रु३९९२२३	मि.
सामुदायिक भवन				
१	मर्मत	५	रु१४०००००	संख्या
२	नयाँ	८	रु९४९२५००	संख्या
अन्य				
१	मन्दिर	५	रु७५००००	संख्या
२	खेलमैदान	२	रु४९५०००	संख्या

न्यायिक समितिको काम कार्बाही सम्बन्धी

जानकारी

- ❖ प्रत्येक वडामा विवाद मिलाउन स्थानीय मेलमिलाप कर्ता सहितको मेलमिलाप समिति गठन गरी कार्यान्वयनमा गइएको ।
- ❖ गाउँपालिकाको मेलमिलाप समितिमा १३ वटा मुद्दा दर्ता भएकोमा १० वटा मुद्दामा मेलमिलाप गरिएको र बाँकी ३ वटा कारवाही प्रक्रियामा रहेको छ ।

धन्यवाद ।